

२०७६ साल माघ २९ गते बुधबार दिनको ३:०० बजे बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय:-

१. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रदेश विकास समिति सम्बन्धी विधेयकको मस्यौदा स्वीकृत गरी प्रदेश सभामा पेश गर्न स्वीकृति दिने।
२. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गण्डकी प्रदेशमा अनुगमन तथा मूल्याङ्कनका लागि संस्थागत व्यवस्था, २०७६ देहाय बमोजिम स्वीकृत गर्ने:
 - (क) प्रस्तुत मस्यौदाको दफा १ को खण्ड (क) को उपखण्ड (ज) मा रहेका "प्रदेश नीति तथा योजना आयोगका सचिव-सदस्य सचिव" भन्ने शब्दहरूको सट्टा "प्रदेश सरकारले तोकेका प्रदेश भित्रका स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षहरू मध्ये नौ जना-सदस्य" भन्ने शब्दावली राख्ने र सो उपखण्ड (ज) पछि उपखण्ड (ट) थप गरी "प्रदेश नीति तथा योजना आयोगका सचिव- सदस्य सचिव" भन्ने शब्दावली राख्ने।
 - (ख) प्रस्तुत मस्यौदामा भएका आनुसांगिक त्रुटीहरू सच्याउने।
३. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको क्योटो, इक्वेडरमा हुने इन्टरनेशनल ब्याम्बो पोलिसी वर्कसप फर ग्रीन डेभलपमेन्ट क्लाइमेट चेन्ज विषयक कार्यक्रममा भाग लिन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव श्री यम प्रसाद पोखरेललाई मनोनयन गर्ने।
४. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा प्राप्त गर्न नेपाल सरकारलाई अनुरोध गर्ने।
५. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने।
६. भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको व्यावसायिक कृषि ऋणको लागि व्याज अनुदान वितरण कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ देहाय बमोजिम स्वीकृत गर्ने:
 - (क) आर्थिक मामिला तथा योजना मन्त्रालयको राय बमोजिम प्रस्तुत कार्यविधिको परिच्छेद ३ को दफा ४ को उपदफा (२) मा उल्लिखित "कम्तिमा रु. ५ लाख र बढीमा रु. एक करोडसम्म" भन्ने शब्दावलीको सट्टा "कम्तिमा पाँच लाख रुपैया देखि बढीमा पचास लाख रुपैयासम्म" भन्ने शब्दावली राख्ने।
 - (ख) आर्थिक मामिला तथा योजना मन्त्रालयको राय बमोजिम सोही परिच्छेदको दफा ४ को उपदफा (३) को व्यवस्थाको सट्टा देहायको व्यवस्था राख्ने: "उपदफा २ बमोजिमको व्याज अनुदान एक वर्षका लागि उपलब्ध गराइनेछ।"
 - (ग) सोही परिच्छेदको दफा ११ को उपदफा (१) को सट्टा देहाय बमोजिमको उपदफा (१) राख्ने: "(१) दफा ८ को अधीनमा रही ऋण प्रवाह गर्ने संस्थाले निर्धारण गरेको व्याजको पचास प्रतिशतसम्म अनुदान उपलब्ध गराइनेछ।"
७. भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गण्डकी प्रदेश एकीकृत भूमि व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने।
८. सामाजिक विकास मन्त्रालयको गण्डकी विश्वविद्यालयको कुलपति पदको सेवा सुविधा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ को अनुसूची १ मा प्रदेश सरकारका मन्त्रीलाई तोकिएको क्रम संख्या १, २, ५, ६, ८ र ९ मा उल्लेख भए सरह उपलब्ध गराउने।

